



शाखा तथा उद्देशको कार्यालय
प्रशासन, योजना तथा अनुगमन शाखा

२०७०/०३

प्रशासन उप शाखा

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन ।
- संविधानको धारा ३०२ बमोजिम समायोजन भई आउने कर्मचारिको व्यवस्थापन
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।
- गाउँ पालिकाको सांठन विकास, सङ्गठन संरचना तथा दरबन्दी निर्धारण, जनआक्ति व्यवस्थापन र वृत्ति विकास सम्बन्धी कार्य ।
- स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सआर प्रविधिको उपयोग, प्रबर्द्धन र नियमन
- मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा ।
- नगरपालिकामा सार्वजनिक विदा, उत्सव, जात्रा, उर्द्दी आदिको व्यवस्थापन ।
- स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरु ।
- संघ तथा प्रदेश तहमा संविधान तथा कानून बमोजिमको सहभागिता तथा प्रतिनिधित्व ।
- जिल्ला समन्वय समितिसँगको समन्वय ।
- बडा तहसँगको सम्पर्क र समन्वय ।
- पत्राचार, सभा, समारोह, शिष्टाचार ।
- कार्यपालिका तथा सभाको बैठक व्यवस्थापन ।
- कार्यपालिकाको निर्णयहरुको विद्युतिय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन ।
- कार्यपालिका विभिन्न समिति, उपसमिति, कार्बिदलको बैठक व्यवस्थापन ।
- स्थानीय चाडपर्व, सार्वजनिक विदा, उत्सव, जात्रा, उर्द्दी आदिको व्यवस्थापन ।
- उपाधी तथा विभुषण सम्बन्धी सिफारिश, अभिलेख

दर्ता चलानी तथा सोधुक इकाई



- कार्यालयमा जनसंपर्क, सोधुक वा सहयोग करको प्रभावकारी संचालन गर्ने,
- प्रमुख प्रशासकीय अधिकृत वा प्रशासन शाखा प्रमुखको आदेशमा उजुरी पेटीकाको मुच्चलका उठाइ खोल्ने र प्राप्त उजुरी समयमे प्रमुख प्रशासकाको अधिकृत वा प्रशासन शाखा प्रमुख समझ पेश गर्ने,
- कार्यालयमा प्राप्त हुने प्रवहरको दर्ता किताबमा दर्ता गरी सम्बन्धित शाखा तथा शाखाहरूमा पुर्याउने व्यवस्था गर्ने,
- अत्यन्त जरुरी वा अति गोप्य वा गोप्य प्रवहर प्राप्त हुनासाथ प्रमुख प्रशासकीय अधिकृत समझ पेश गर्ने,

अत्यन्त जरुरी वा अति गोप्य वा गोप्य प्रवहर प्राप्त हुनासाथ प्रमुख प्रशासकीय अधिकृत समझ पेश गर्ने,

- अन्य कार्यालय वा निकायहरूमा पठाउनुपर्णे प्रवहरको चलानी गरी हुलाक वा अन्य माध्यम मार्फत पठाउने व्यवस्था मिलाउने,
- कार्यालयको छापहरको दुरुपयोग हुन नपाउने गरी सुरक्षित साथ राखे व्यवस्था मिलाउने,
- शाखामा दर्ता गर्न ल्याइएका नगरपालिका क्षेत्रमित्रका आपसी झगडा सम्बन्धी विभिन्न उजुरी निवेदनहरू लगायतका लिखतहरू प्रमुख प्रशासकीय अधिकृत वा प्रशासन शाखा प्रमुखको आदेशमा हेसी जीची रित पुगेको भए दर्ता गर्ने र नमिल्ने भए कारण जारी प्रमुख प्रशासकीय अधिकृत वा प्रशासन शाखा प्रमुखलाई जानकारी गराउने,
- प्रमुख प्रशासकीय अधिकृत वा प्रशासन शाखा प्रमुखको आदेशमा मुद्दा मामिला सम्बन्धी कारबाही शुरू प्रमुख प्रशासकीय अधिकृत वा प्रशासन शाखा प्रमुखको आदेश जारी गर्न च्याद जारी तामेल गर्ने गर्न चुक्कनु

राजश्व उप शाखा

राजश्व सम्बन्धी नीति, कानून तर्जमा, कार्यालयन र नियमन (राजस्व चुहावट नियन्त्रण समेत)

- राजश्व सम्बन्धी नीति, कानून तर्जमा, कार्यालयन र नियमन कर साधन कर, सेवा शुल्क दर्तार,
- सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रिजिस्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दर्तार, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालापोता), दण्ड जरिबाना, मनोरञ्जन कर, बहालविटैरी कर, घरजग्गा कर, मूल वा मारिएको जीवजन्तुको हाड, सिंग, ज्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यालयन, बौद्धकोड,

संकलन र नियमन, अन्य आय व्यवस्थापन।

- सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतजाट प्राप्त हुने रोपल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको सङ्कलन तथा बैंडफैड।
- आपनो क्षेत्रमित्र राजस्वका दर अन्य शुल्क निर्धारण, संरीय र प्रेदेश कानून बमोजिम प्राकृतिक श्रोत साधन र सेवा शुल्क जस्ता रोपल्टी सङ्कलन, समन्वय र नियमन।

(Signature)

- 

 नेपाल सरकार
 क्रमसंचयिका कार्यालय
 उद्योग पुर उद्योग पुर
 २०७३ नेपाल
- स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर (नीति, कानून, मापदण्ड, नियमन, शुल्क निर्धारण, संकलन तथा व्यवस्थापन)।
 - मालपोत संकलन।
 - कानून बमोजिम हुँगा, गिटी, वालुवा, माटो, नुन, स्लेट, फायरक्लेजस्ता खानी खनीज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र सो सम्बन्धी रोयलटी सङ्कलन। **५ ट्रेनिंग व्यवस्थापन।**
 - ट्रेकिङ, कायाकिङ, क्यानोनिङ, बझी जम्पिङ, जिपफ्लायर, न्याफिटिङ शुल्क।
 - सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयलटी सङ्कलन।
 - पानीधट, कूलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयलटी सङ्कलन।
 - प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड **पालना।**
 - प्रचलित कानून बमोजिम दण्ड जरिवाना।
 - राजस्व सम्भाव्यता अध्ययन तथा विश्लेषात्मक कार्य।
 - बाँकी बक्यौता रकमको लगत र असुल उपर।
 - करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक।
 - वित्तीय स्रोत साधनको समतामूलक बाँडफाँड।
 - आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन।
 - राजश्व परामर्श समिति सम्बन्धी विषय।
 - स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन।
 - राजश्वको सम्भाव्यता अध्ययन।
 - राजस्व सूचना तथा तथ्याङ्कको आदान प्रदान।
 - संघीय तथा प्रदेश कानून बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था।

• योजना तथा अनुगमन उप शाखा

- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन



- १३
- नवे वेळा दिघकालीन विकास योजना तर्जुमा, अनुगमन
प्रदूषण नियंत्रण कार्यालय
प्रदूषण नियंत्रण कार्यालय
२००३ ? नेपाल प्रबाधराज्य विकासका लागि आवश्यक
आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन
- स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीघकालीन विकास योजना तर्जुमा, अनुगमन तथा मूल्यांकन
 - आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र प्रबाधराज्य विकासका लागि आवश्यक विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयन
 - विकास निर्माण प्रकृयामा स्थानीय जनसहभागिता अभिवृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन
 - विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन
 - उपभोक्ता समितिको विवरण, क्षमता विकास
 - विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण
 - संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा सम्बन्ध, सहजीकरण र सहयोग
 - विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।
 - विकास आयोजनाको अनुगमन, आवाधिक प्रगति तथा प्रतिफलको समीक्षा
 - विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रक्रिया निर्धारण
 - आयोजनाको अट्टयन, अनुसन्धान तथा प्रभाव मूल्याङ्कन
 - विपर्येकान्त नीतिको अनुगमन तथा मूल्यांकन
- सुचना तथा प्रविधि उपचाराबा**
- संघीय मन्त्रालय, प्रदेश मन्त्रालय तथा राष्ट्रिय सूचना आयोगको सम्पर्क बिन्दु सम्बन्धी कार्य,
 - सूचनाको अधिकारको व्यवस्थापन गर्ने कार्य,
 - नगरपालिकासँग सम्बन्धित software को गुणस्तर सम्बन्धी कार्यहरु,
 - नगरपालिकाको वेब साइट अध्यावधिक गर्ने कार्य,
 - नगरपालिकाको GIS सम्बन्धी कार्यहरु,
 - नगरपालिकामा निर्माण गर्ने विभिन्न Database तथा Software सम्बन्धी कार्य,
 - नगरपालिकाको कार्यक्रियासँग सम्बन्धित सूचना तथा तथ्याक संकलन, प्रशोधन तथा विशेषसम्बन्धी कार्य,
 - नियंत्रजामूलक अनुगमन तथा मूल्यांकन (Result-based Monitoring and Evaluation) सम्बन्धी कार्यहरु,
 - नगरपालिकाबाट भए गरेका कार्यक्रम बोमा मिजियाचाट प्रकाशित सूचनाको व्यवस्थापन सम्बन्धी कार्य,



- सूचना प्रविधि सम्बन्धी कार्यहर,
- तथ्यांक विशेषण सम्बन्धी कार्यहर,
- व्यवस्थापन सूचना प्राली सम्बन्धी कार्यहर,
- नगरपालिकासँग सम्बन्धित विद्योजना वैक निर्माण सम्बन्धी कार्य । ३
- नगरपालिका र मातहत निकायहरको योजना, कार्यक्रम तथा बजेट निर्माण र अनुगमन तथा मूल्यांकनको लागि आवश्यक तथ्यांक एं सूचना सङ्कलन तथा प्रशोधन गर्ने,
- नगरपालिका र मातहत निकायमा रहेका सूचना तथा तथ्यांक संकलन, प्रशोधन, विशेषण, प्रकाशन एं भण्डारण गर्ने,
- अन्तर नगरपालिका सूचना तथा तथ्यांक आदान र समन्वयको कार्य गर्ने,
- नगरपालिकासँग सम्बन्धित नीतिगत तथा आवश्यक अन्य छात्रफलका लागि समय समयमा अनुरोध भ आए बमोजिम सूचना तथा तथ्यांक विशेषण सम्बन्धी कार्य गर्ने ।

कानून उपशाखा

- न्यायिक समिक्तिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रबढ्दन तथा मेलमिलाप र मध्यस्थिता, निर्णय तथा फैसला कार्यान्वयन
- न्यायिक समिक्तिको सचिवालय सम्बन्धी कार्य
- न्याय तथा कानूनी राज्यको परिपालना
- मानव अधिकारको संरक्षण तथा प्रबढ्दन
- व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थिताको व्यवस्थापन
- न्यायिक निर्णय तथा फैसला कार्यान्वयन
- कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति, नियम तथा कानूनको मसौदामा संयोजन र समन्वय
- नीति, कानूनको प्रमाणिक प्रतिको संरक्षण, प्रकासन र अभिलेख
- विधान सम्बन्धी अन्य कार्य ।

बडा कार्यालय

बडास्तरीय तथ्याङ्क संकलन तथा अधिविधिक गर्ने:

- आपनो बड़ा भिन्नको वर्तमान विवरण (नदीपुरा, गोपनीय विधाया, सारेज पदार्थ, जनसंख्या की बोने),
आर्थिक अवस्था, उद्योगाधन्दा, शिक्षा तथा स्थानीय सम्बन्धीय विवरण आदि) तयार गर्ने, अधावधिक गर्दै
लैजाने।

*२०२४ सम्बन्धीय विवरण
नदीपुरा विधाया*

- निजी घर तथा घरपतिवारको लागत राख्ने।
- ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा धार्मिक महलका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा
सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्टी जगाको लागत राख्ने तथा संरक्षण गर्ने,
- खुला क्षेत्र, चोक, घाट, पाटी, पौचा, सतल, धर्मशाला, मठ, मन्दिर, गुम्बा, मसिजद, देवस्थल, मदरसा, पर्टी
जग्गा, डॉडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, झार, हुँगेधारा, गुठीधर, बाटो,
सडक, पुल पुलेसा, कुलो नहर, पानी घट, मिलको तथ्याङ्क सङ्कलन गरी अधावधिक लागत राख्ने, संरक्षण
गर्ने र खण्डीकृत तथ्याङ्क र सूचना सहितको बडाको पाश्व चिन्ह तयार तथा अधावधिक गर्ने ।
- बडाका विकास निर्माणका योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा आवधिक प्राप्ति समीक्षा गर्ने ।
- सहभागीतामूलक योजना तर्जुमा प्रणाली अनुसार बर्ती वा टोलस्टरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन
गरी बस्ती तथा टोलस्टरीय योजनाको माग सङ्कलन, प्राथमिकीकरण तथा छोट गर्ने ।
- टोल विकास संस्थाको गठन र परिचालन तथा बडामिक्र सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता
समितिको गठन तथा सोको अनुगमन गर्ने ।
- बडामिनका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखेदेख तथा व्यवस्थापन गर्ने ।

बडाका विकास निर्माणका कार्यहरू गर्ने:

- बालाउञ्चानको व्यवस्था गर्ने ।
- अनेपचारिक शिक्षा कार्यक्रम तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने ।
- पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई केन्द्र, बालकलाच तथा बालसञ्चालको सञ्चालन र
व्यवस्थापन गर्ने ।
- बडा तहको स्वास्थ्य केन्द्र तथा उप केन्द्रको व्यवस्थापन गर्ने ।
- बालाउञ्चालिकहरूलाई वि.सि.जि., पोलियो, भिटामिन ए को व्यवस्था गर्ने ।
- पोषण कार्यक्रमको सञ्चालन गर्ने ।